

Num

Chapter 4

Nepali Interlinear

Reference: Nepali ERV

1
לְאִמּוֹ: אֶהְרֵן וְאֵל-מִשָּׁה אֵל-יְהוָה וַיְרַבּוּ
भन्दै हारून र-लाई मोशा लाई परमप्रभुले र-बोल्नुभयो
[H0559](#) [H0175](#) [H0413](#) [H4872](#) [H0413](#) [H3068](#) [H1696](#)

परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

2
לְמִשְׁפַּחְתָּם לְוִי בְנֵי מִתְּוֵן קָהָת בְּנֵי רָאשִׁי אֶת-נְשָׂא
तिनीहरूका-कुलहरूअनुसार लेवीका छोराहरूका बीचबाट कहातका छोराहरूका शिरगन्ती (को) गणना-गर
[H4940](#) [H3878](#) [H8432](#) [H6955](#) [H0853](#) [H5375](#)

אֲבֹתָם: לְבֵית
तिनीहरूका-पिताहरूको घराना-अनुसार
[H0001](#)

“लेवीहरूको बीचमा कहातीहरूको उनीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।

3
מִבְּנֵי שְׁלֹשִׁים שָׁנָה וְיַמְעֵלָה וְעַד בְּרַךְ הַמַּשִּׁים שָׁנָה כָּל-בָּא לְעֵשׂוֹת
गर्न सेनामा आउने सबै उमेरका वर्ष पचास र-सम्म र-माथिका उमेरका वर्ष तीस
[H0935](#) [H3605](#) [H8141](#) [H2572](#) [H5704](#) [H4605](#) [H8141](#) [H7970](#)

מִלְאָכָה: מוֹעֵד: בְּאֵהָל
सम्मेलनको पालमा काम
[H4150](#) [H0168](#) [H4399](#)

भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।

4
זֹאת עֲבֹדַת בְּנֵי-קָהָת בְּאֵהָל מוֹעֵד: קָדֵשׁ הַקֹּדֶשִׁים:
यो सेवा छोराहरूका कहातको पालमा सम्मेलनको पवित्र अति-पवित्रको
[H5656](#) [H2063](#) [H4150](#) [H0168](#) [H6955](#) [H6944](#) [H6944](#)

कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।

5
וְכֹסֶף-וְכֶסֶף וְכֶסֶף וְכֶסֶף וְכֶסֶף וְכֶסֶף וְכֶסֶף וְכֶסֶף וְכֶסֶף
र-छोप्रेछन् आवरणको पर्दा (को) र-झानेछन् छाउनीले कूच-गर्दा र-उनका-छोराहरू हारून र-आउनेछन्
[H3680](#) [H4539](#) [H6532](#) [H0853](#) [H3381](#) [H4264](#) [H5265](#) [H0175](#) [H0935](#)

הָעֵדֻת: אֶרֶן אֶת-הַ
साक्षीको सन्दूक (लाई) त्यसले
[H5715](#) [H0727](#) [H0853](#)

“जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।

6
וְנָתַנּוּ וְעָלְיוּ כְּסוּי עוֹר וְחָשׁ וְפָרְשׁוּ בְּגָד-כָּלִיל תְּכֵלֶת מְלִמְעָלָה וְשָׂמוּ
र-राख्नेछन् माथि र-राख्नेछन् आढ्ने छाला टखसको र-छोप्रेछन् कपडा पूरे नीलो माथिबाट
[H5414](#) [H3681](#) [H5785](#) [H8476](#) [H6566](#) [H3632](#) [H8504](#) [H4605](#)

בְּרִיּוֹ:
डन्डाहरू
[H0905](#)

तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।

7	וְעַל	שְׁלַחַן	הַפְּנִים	יַפְרָשׁוּ	בְּגָד	תְּכֵלֶת	וְנָתַנּוּ	עָלָיו	אֶת־	הַקְּעָרֹת	וְאֶת־	הַכַּפֹּת
	र-(माथि)	मेज	दर्शनको	छोप्रेछन्	कपडा	नीलो	र-राख्नेछन्	माथि	(को)	थालहरू	र	चम्बाहरू
		H7979	H6440	H6566		H8504	H5414		H0853	H7086	H0853	H3709

	וְאֶת־	הַמְּנַקֵּי	וְאֶת־	קִשּׁוֹת	הַנְּסֹךְ	וְלַחֵם	הַתְּמוֹד	עָלָיו	יְהִי:
	र	कटोराहरू	र	भाँडाहरू	अर्घ्यको	र-रोटी	निरन्तरको	माथि	हुनेछ
	H0853	H4518	H0853	H7184	H5262	H3899	H8548		H1961

“तिनीहरूले पवित्र टेबलमाथि निलो रङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुङ्गा राखिदिऊन्। विशेष रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।

8	יַפְרָשׁוּ	עָלֵיהֶם	בְּגָד	תּוֹלַעַת	שָׁנִי	וְכֻסוּ	אֹתוֹ	בְּמִכְסָּה	עוֹר	תְּחָשׁ	וְשָׂמוּ
	र-छोप्रेछन्	तिनमाथि	कपडा	कीरा	रंगको	र-छोप्रेछन्	त्यसलाई	ओढ्नेले	छाला	टखसको	र-राख्नेछन्
	H6566			H8144	H3680	H0853	H4372	H5785	H8476		

אֶת־	בְּרִיּוֹ:
(को)	डन्डाहरू
H0853	H0905

तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखून्।

9	וְלִקְחוּ	בְּגָד	תְּכֵלֶת	וְכֻסּוּ	אֶת־	מִנְרֹת	הַמְּאוֹר	וְאֶת־	גִּבְתֵּיהֶן	וְאֶת־	מִלְקָחֶיהָ	וְאֶת־
	र-लिनेछन्	कपडा	नीलो	र-छोप्रेछन्	(लाई)	दीवट	प्रकाशको	र	बत्तीहरू	र	विम्टाहरू	र
	H3947		H8504	H3680	H0853	H4501	H3974	H0853	H0853	H4457	H0853	H0853

מִחֹתְמֵיהֶן	וְאֶת־	כָּל־	כָּלֵי	שִׁמְנֵה	אֲשֶׁר	יִשְׂרָתוּ	לָהּ	בָּהֶם:
धूपदानीहरू	र	सबै	भाँडाहरू	तेलका	जो	सेवा-गर्छन्	त्यसलाई	तिनमा
H4289	H0853	H3605	H3627	H8081		H8334		

“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।

10	וְנָתַנּוּ	אֹתָהּ	וְאֶת־	כָּל־	כָּלֵיהָ	אֶל־	מִכְסָּה	עוֹר	תְּחָשׁ	וְנָתַנּוּ	עָלָיָהּ	הַמּוֹט:
	र-राख्नेछन्	त्यसलाई	र	सबै	सामानहरू	(मा)	ओढ्ने	छाला	टखसको	र-राख्नेछन्	(माथि)	डान्डीमा
	H5414	H0853	H0853	H3605	H3627	H0413	H4372	H5785	H8476	H5414		H4132

त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखून्।

11	וְעַל	מִזְבַּח	הַזֹּהֵב	יַפְרָשׁוּ	בְּגָד	תְּכֵלֶת	וְכֻסּוּ	אֹתוֹ	בְּמִכְסָּה	עוֹר	תְּחָשׁ
	र-(माथि)	वेदी	सुनको	छोप्रेछन्	कपडा	नीलो	र-छोप्रेछन्	त्यसलाई	ओढ्नेले	छाला	टखसको
		H4196	H2091	H6566		H8504	H3680	H0853	H4372	H5785	H8476

וְשָׂמוּ	אֶת־	בְּרִיּוֹ:
र-राख्नेछन्	(को)	डन्डाहरू
	H0853	H0905

“तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुकाले छोपिदिउन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखून्।

12	וְלִקְחוּ	אֶת־	כָּל־	כָּלֵי	הַשָּׂרֵת	אֲשֶׁר	יִשְׂרָתוּ	בָּם	בְּקֹדֶשׁ	וְנָתַנּוּ	אֶל־	בְּגָד
	र-लिनेछन्	(लाई)	सबै	भाँडाहरू	सेवाको	जो	सेवा-गर्छन्	तिनमा	पवित्रमा	र-राख्नेछन्	(मा)	कपडा
	H3947	H0853	H3605	H3627	H8335		H8334	H6944	H5414	H5414	H0413	

תְּכֵלֶת	וְכֻסּוּ	אֹתָם	בְּמִכְסָּה	עוֹר	תְּחָשׁ	וְנָתַנּוּ	עָלָיָהּ	הַמּוֹט:
नीलो	र-छोप्रेछन्	तिनलाई	ओढ्नेले	छाला	टखसको	र-राख्नेछन्	(माथि)	डान्डीमा
H8504	H3680	H0853	H4372	H5785	H8476	H5414		H4132

“पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखून्।

13	וְדִשְׁנוּ	אֶת־	הַמִּזְבֵּחַ	יַפְרָשׁוּ	עָלָיו	בְּגָד	אֲרָגָמוֹן:
र-खरानी-हटाउनेछन्	(को)	वेदीमा	र-छोप्रेछन्	माथि	कपडा	बैजनीको	
H1878	H0853	H4196	H6566			H0713	

पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।

26 וְאֵת קַלְעֵי הַחֹצֵר וְאֵת הַמִּסָּךְ וְאֵת הַפֶּתַח שֶׁעַר הַחֹצֵר אֲשֶׁר עַל-הַמִּשְׁכָּן וְעַל- 26
 र चोकको पर्दाहरू र चोकको र पर्दा ढोका ढोका शेर चोकको जो (माथि) पवित्र-स्थानमा र-
[H4908](#) [H8179](#) [H6607](#) [H4539](#) [H0853](#) [H0853](#)

וְאֵת מִיתְרֵיהֶם וְאֵת סִבִּיב הַמִּזְבֵּחַ וְאֵת כָּל-כְּלֵי עֲבֹדָתָם וְאֵת כָּל-אֲשֶׁר יָצֵאת מִתַּיִן וְאֵת כָּל- 27
 र डोरीहरू र वरिपरि वेदीमा वेदीमा र सबै र सबै र तिनीहरूको-सेवाको तिनीहरूको-सेवाको जो सबै र तिनीहरूको-सेवाको जो
[H3605](#) [H0853](#) [H5656](#) [H3627](#) [H3605](#) [H0853](#) [H4340](#) [H0853](#) [H5439](#) [H4196](#)

וְעֵבְדוּ: לָהֶם יַעֲשֶׂה גַרְיֵנֶיךָ
 र-सेवा-गरून् तिनीहरूलाई गरिनेछ
[H5647](#)

पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वाराहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोक्नु। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेशोनीहरू मानिसहरू जिम्मावार थिए।

27 עַל-פִּי אֹהֶל הָאֱהֹרָן וּבְכֵיחוֹ וְעַל-פִּי אֹהֶל הָעֲבֹדָה וְעַל-פִּי אֹהֶל הַמִּשְׁכָּן 27
 (अनुसार) वचन हास्न र-उनका-छोराहरूको र-उनका-छोराहरूको र-उनका-छोराहरूको र-उनका-छोराहरूको
[H3605](#) [H1649](#) [H5656](#) [H3605](#) [H1961](#) [H0175](#) [H6310](#)

וְלִכְלֵל עֲבֹדָתָם וּפְקֻדָּתָם וְעַל-פִּי אֹהֶל הָעֲבֹדָה וְעַל-פִּי אֹהֶל הַמִּשְׁכָּן 28
 र-सबै-लागि र-नियुक्त-गर्नेछौ तिनीहरूमाथि जिम्मेवारीमा (को) सबै र-सबै-लागि तिनीहरूको-सेवाको तिनीहरूको-सेवाको
[H3605](#) [H0853](#) [H4931](#) [H3605](#) [H5656](#) [H3605](#)

गेशोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हास्न र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेशोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेशोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

28 וְאֵת עֲבֹדָתָם מִשְׁפָּחַת בְּנֵי הַחֹצֵר וְעַל-פִּי אֹהֶל הָעֲבֹדָה 28
 यो सेवा कुलहरूको छोराहरूको गेशोनीको पालमा सम्मेलनको र-तिनीहरूको-जिम्मेवारी हातमा ईतामार
[H0385](#) [H3027](#) [H4931](#) [H4150](#) [H0168](#) [H1649](#) [H4940](#) [H5656](#) [H2063](#)

בְּן-אֹהֶל הָאֱהֹרָן: פ
 छोरा हास्न पूजाहारीको
[H3548](#) [H0175](#)

गेशोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हास्नको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।” 29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास वर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्।

29 בְּנֵי מְרָרִי לְמִשְׁפַּחְתָּם לְבֵית-אֲבֹתָם תִּפְקָד אֹתָם: 29
 छोराहरू मरारीका तिनीहरूका-कुलहरूअनुसार तिनीहरूका-पिताहरूको गणना-गर तिनीहरूलाई
[H4940](#) [H4847](#) [H0001](#) [H0853](#)

30 מִבְּן שְׁלֹשִׁים וְעַד-חֲמִשִּׁים שָׁנָה וְעַד-שְׁנָה תִּפְקָדוּם כָּל-הַבָּא לְצִבְיָא 30
 तीस वर्ष उमेरका र-माथिका र-सम्म पचास वर्ष उमेरका गणना-गर सबै आउने सेनामा
[H0935](#) [H3605](#) [H8141](#) [H2572](#) [H5704](#) [H4605](#) [H8141](#) [H7970](#)

לְעֵבֶד אֶת-עֲבֹדָתָם אֶת-אֹהֶל מוֹעֵד: 31
 सेवा-गर्न (को) सेवा पाल सम्मेलनको
[H4150](#) [H0168](#) [H5656](#) [H0853](#) [H5647](#)

31 וְזֹאת מִשְׁמֶרֶת מִשְׁפָּחַת לְכָל-עֲבֹדָתָם בְּאֹהֶל מוֹעֵד קָרְשֵׁי הַמִּשְׁכָּן וּבְרִיחָיו 31
 र-यो जिम्मेवारी बोझहरू सबै-लागि तिनीहरूको-सेवामा पालमा सम्मेलनको फलकहरू पवित्र-स्थानको र-बारहरू
[H1280](#) [H4908](#) [H7175](#) [H4150](#) [H0168](#) [H5656](#) [H3605](#) [H4931](#) [H2063](#)

וְעִמּוּדָיו וְאֶדְנָיו: 32
 र-खम्बाहरू र-आधारहरू
[H0134](#) [H5982](#)

भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।

וּלְכֹל र-सबै-लागि	כְּלֵיהֶם सामानहरू	לְכֹל- सबै-लागि	וּמִיתְרֵיהֶם र-डोरीहरू	וַיִּתְּדֵתָם र-खुँटाहरू	וְאֲדָנֵיהֶם र-आधारहरू	סָבִיב वरिपरि	הַחֶצֶר चोकको	וְעַמּוּדָיו र-खम्बाहरू	32
H3605	H3627	H3605	H4340	H3489	H0134	H5439		H5982	

מִשְׁאָם: बोझहरू	מִשְׁמֶרֶת जिम्मेवारी	כֹּלִי भाँडाहरू	אֶת- (को)	תִּפְקֹדוּ गणना-गर्नेछौ	וּבְשֵׁמֹת र-नामहरूद्वारा	עֲבַדְתֶּם तिनीहरूको-सेवाको
	H4931	H3627	H0853		H8034	H5656

वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोक्नु।

בִּיד हातमा	מוֹעֵד सम्मेलनको	בְּאֵהָל पालमा	עֲבַדְתֶּם तिनीहरूको-सेवामा	לְכֹל- सबै-लागि	מִרְרֵי मरारीको	בְּנֵי छोराहरूका	מִשְׁפָּחָת कुलहरू	עֲבָרָת सेवा	וְאֵת यो	33
H3027	H4150	H0168	H5656	H3605	H4847		H4940	H5656	H2063	

הַכֹּהֵן: पूजाहारीको	אֶהָרִן हारून	בֶּן- छोरा	אֵיתָמָר ईतामार
H3548	H0175		H0385

मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के के हो खटाउनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

לְמִשְׁפַּחְתָּם तिनीहरूका-कुलहरूअनुसार	הַקְּהָלִי कहातीको	בְּנֵי छोराहरूका	אֶת- (लाई)	הָעֵדָה समुदायको	וּנְשֵׂאֵי र-अगुवाहरूले	וְאֶהָרִן र-हारून	מוֹשֶׁה मोशा	וַיִּפְקֹד र-गणना-गरे	34
H4940	H6956		H0853	H5712		H0175	H4872		

אֲבֹתָם: तिनीहरूका-पिताहरूको	וּלְבֵית र-घराना-अनुसार
H0001	

मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे।

לְעִבְרָה सेवा-गर्न	לְצִבְאָה सेनामा	הַבָּא आउने	כָּל- सबै	שָׁנָה उमेरका	חֲמִשִּׁים वर्ष	בֶּן- पचास	וְעַד र-सम्म	וְמוֹעֵדָהּ र-माथिका	שָׁנָה उमेरका	שָׁלְשִׁים वर्ष	מִבֵּן तीस	35
H5656		H0935	H3605	H8141	H2572		H5704	H4605	H8141	H7970		

מוֹעֵד: सम्मेलनको	בְּאֵהָל पालमा
H4150	H0168

तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।

וּחֲמִשִּׁים: र-पचास	מֵאוֹת सय	שָׁבַע सात	אַלְפִּים दुई-हजार	לְמִשְׁפַּחְתָּם तिनीहरूका-कुलहरूअनुसार	פְּקֻדֵיהֶם तिनीहरूको-गणना	וַיְהִי र-भए
H2572	H3967	H7651	H0505	H4940		H1961

कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।

פְּקֹד गणना-गरे	אַשְׁרָה जसलाई	מוֹעֵד सम्मेलनको	בְּאֵהָל पालमा	הָעֵבֶד सेवा-गर्ने	כָּל- सबै	הַקְּהָלִי कहातीको	מִשְׁפָּחָת कुलहरूको	פְּקוּדֵי गणना-गरिएकाहरू	אֵלֶּה यिनीहरू	37
		H4150	H0168	H5647	H3605	H6956	H4940		H0428	

ס ।	מִשָּׁה: मोशाको	בִּיד- हातद्वारा	יְהוָה परमप्रभुको	פִּי वचन	עַל- (अनुसार)	וְאֶהָרִן र-हारूनले	מִשָּׁה मोशा
	H4872	H3027	H3068	H6310		H0175	H4872

यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे। 38-39 गेशोनी मानिसहरूमा पनि तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो।

यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार यसो गरे।

46	כָּל־	הַפְּקֻדִים	אֲשֶׁר	פָּקַד	מוֹשֶׁה	וְאַהֲרֹן	וּנְשֵׂאֵי	יִשְׂרָאֵל	אֶת־	הַלְוִיִּם
	सबै	गणना-गरिएकाहरू	जसलाई	गणना-गरे	मोशा	र-हारून	र-अगुवाहरूले	इसाएलका	(लाई)	लेवीहरूलाई
	H3605				H4872	H0175		H3478	H0853	H3881

לְמוֹשֶׁה וְאַהֲרֹן
 तिनीहरूका-कुलहरूअनुसार
 וּלְבֵית
 र-घराना-अनुसार
 אֲבֹתָם:
 तिनीहरूका-पिताहरूको
[H4940](#)
[H0001](#)

यसर्थ, मोशा, हारून र इसाएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे।

47	מִבֵּן	שְׁלֹשִׁים	שָׁנָה	וְנִמְעָלָה	וְעַד	בְּן־	חַמְשִׁים	שָׁנָה	כָּל־	הַכֹּאֲ	לְעֵבֶר	עֲבֹדַת
	तीस	वर्ष	उमेरका	र-माथिका	र-सम्म	पचास	वर्ष	उमेरका	सबै	आउने	सेवा-गर्न	सेवाको
	H5656	H7970	H8141	H4605	H5704		H2572	H8141	H3605	H0935	H5647	H5656

עֲבֹדָה
 सेवा
 וְעֲבֹדַת
 र-सेवाको
 מִשָּׂא
 बोझ
 בְּאֶהָל
 पालमा
 מוֹעֵד:
 सम्मेलनको
[H4150](#)
[H0168](#)
[H5656](#)
[H5656](#)

तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।

48	וַיְהִי	פְּקֻדֵיהֶם	שְׁמֹנַת	אַלְפִּים	וּחֲמִשׁ	מֵאוֹת	וּשְׁמֹנִים:
	र-भए	तिनीहरूको-गणना	आठ	हजार	र-पाँच	सय	र-अस्सी
	H1961		H8083	H0505	H2568	H3967	H8084

तिनीहरूको कुल संख्या 8,480 थियो।

49	עַל־	פִּי	יְהוָה	פָּקַד	אוֹתָם	בְּיַד־	מוֹשֶׁה	אִישׁ	אִישׁ	עַל־
	(अनुसार)	वचन	परमप्रभुको	गणना-गरे	तिनीहरूलाई	हातद्वारा	मोशाको	हरेकलाई	हरेकलाई	(माथि)
		H6310	H3068		H0853	H3027	H4872	H0376	H0376	H0376

פ	עֲבֹדָתוֹ	וְעַל־	מִשָּׂאוֹ	וּפְקֻדָּיו	אֲשֶׁר־	צִוָּה	יְהוָה	אֶת־	מוֹשֶׁה:
।	तिनीहरूको-सेवामा	र-(माथि)	बोझमा	र-तिनीहरूको-गणना	जो	आज्ञा-दिनुभयो	परमप्रभुले	(लाई)	मोशालाई
	H5656					H6680	H3068	H0853	H4872

परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।